

प्राथमिक मेनु - अक्टुबर २०१६ - अप्रिल २०१७

	सोमवार	मंगलबार	बुधवार	बिहीवार	शुक्रवार
	सप्ताह १				
३१ अक्टुबर, २१ नोभेम्बर, १२ डिसेम्बर २०१६ १६ जनवरी, ६ फेब्रुअरी र २७ मार्च २०१७	मोरक्कन चिकेन राइस ब्रोकाउली र सलाद ओटमिल कुकी	योर्कशायरसँग बिफ रोस्ट खिर र ग्रेभी सुकेको आलुको रोष्ट	बिफ मिटबल र ग्रेभी पास्ता ब्रोकाउली र सलाद केराको फ्ल्यापज्याक	पोर्कको रोस्ट र ग्रेभी आलुको सुख्खा रोस्ट ब्रोकाउली, काउली र गाजरको मिसमास र सलाद जेली, खीरको भाँडा, ताजा फलफुल, फलफुलको भाँडा	सेकाएको फिस फिंगर र टमाटरको केचप काटेको आलु सेकेको गेडागुडी र सलाद चकलेट चेरी मफिन
	शाकाहारी ससेज र ग्रेभी डाइस (टुक्रा पारेको) गरिएको आलु ब्रोकाउली र सलाद ओटमिल कुकी	कोर्नको बर्गर र योर्कशायर खीर र ग्रेभी आलुको सुख्खा रोस्ट बन्दा, गाजर र सलाद यो भ्याली दही, खिरको भाँडो, ताजा फलफुल, फलफुलका भाँडाहरु	पिज्जा स्विटकर्न र सलाद केराको फ्ल्यापज्याक	गेडागुडी र चीजको योर्की आलुको सुख्खा रोस्ट ब्रोकाउली, काउली र गाजरको मिसमास र सलाद जेली, खीरको भाँडा, ताजा फलफुल, फलफुलको भाँडा	निपोलिटन पास्ता गार्डेन पि र सलाद चकलेट चेरी मफिन
	सप्ताह २				
७ र २८ नोभेम्बर २०१६, २ र २३ जनवरी, १३ फेब्रुअरी, १३ मार्च, ३ अप्रिल २०१७	सेकाएको पोर्क ससेज लेदो आलु सेकाएको गेडागुडी र सलाद आइसक्रिम	चिकेन रोस्ट र ग्रेभी आलुको सुख्खा रोस्ट बन्दा, गाजर र सलाद यो भ्याली दही, खिरको भाँडो, ताजा फलफुल, फलफुलका भाँडाहरु	साल्मन र ह्याडक स्लाइस आलुको वेज (भुटेको) गार्डेन पिज र स्विटकर्न मेडले र सलाद टुक्रा पारेको फलफुल र चिनी कम भएको दही	बिफ (गाइ) रोस्ट र योर्कशायर खीर र ग्रेभी आलुको सुख्खा रोस्ट सलगम र गाजर र सलाद जेली, खीरको भाँडा, ताजा फलफुल, फलफुलको भाँडा	ब्याटर्ड माछा र टमाटरको केचप आलुका टुक्राहरु गार्डेन पिज र सलाद चीसो (आइस बनाएको) फलफुलको रोटी
	म्याकरोनी चिज गार्डेन पिज र सलाद आइसक्रिम	तरकारी र सेकाएको गेडागुडी र ग्रेभी आलुको सुख्खा रोस्ट बन्दा, गाजर र सलाद यो भ्याली दही, खिरको भाँडो, ताजा फलफुल, फलफुलका भाँडाहरु	पिज्जा गार्डेन पिज र स्विटकर्न मेडले र सलाद फलफुलको टुक्रा पारेको स्लाइस र चिनी कम भएको दही	मीठो आलु र दालको दरकारी भात हरियो गेडागुडी र सलाद जेली, खीरको भाँडा, ताजा फलफुल, फलफुलको भाँडा	शाकाहारी कर्न प्यास्टी काटेको आलु गार्डेन पिज र सलाद चीसो (आइस बनाएको) फलफुलको रोटी

	सप्ताह ३				
१४ नोभेम्बर, ५ डिसेम्बर २०१६, ९ र ३० जनवरी, २७ फेब्रुअरी, २० मार्च २०१७	साउदरन कोटेड चिकेन गुजन्स जडीबुटीयुक्त डाइस गरिएको आलु गार्डेन पिज र स्वीटकर्न मेडले र सलाद चकलेट स्पन्ज र चकलेट दही	पोर्क (सुंगुर) को रोस्ट र ग्रेभी बन्दा र गाजरको सलाद यो भ्याली दही, खिरको भाँडो, ताजा फलफुल, फलफुलका भाँडाहरु	नरम गाइको मद्रास करी नान रोटी भात ब्रोकाउली र सलाद सुन्तलाको कुकी	चिकेन रोस्ट र ग्रेभी आलुको सुख्खा रोस्ट ब्रोकाउली, काउली र गाजरको मिसमास र सलाद जेली, खीरको भाँडा, ताजा फलफुल, फलफुलको भाँडा	सेकाएको फिस फिंगर र टमाटरको केचप टुक्रा पारेको (चिप गरेक ो) आलु गार्डेन पिज र सलाद टुटी फ्रुटी स्पन्ज
	चिज र सेकाएको तरकारी जडीबुटीयुक्त डाइस गरिएको आलु गार्डेन पिज र स्वीटकर्न मेडले र सलाद चकलेट स्पन्ज र चकलेट दही	शाकाहारी टोड इन द होल र ग्रेभी आलुको सुख्खा रोस्ट बन्दा र गाजरको सलाद यो भ्याली दही, खिरको भाँडो, ताजा फलफुल, फलफुलका भाँडाहरु	पिज्जा ब्रोकाउली र सलाद सुन्तलाको कुकी	शाकाहारी ससेज पफ र ग्रेभी आलुको सुख्खा रोस्ट ब्रोकाउली, काउली र गाजरको मिसमास र सलाद जेली, खीरको भाँडा, ताजा फलफुल, फलफुलको भाँडा	टमाटर गेडागुडीको ग्राटिन स्विटकर्न र सलाद टुटी फ्रुटी स्पन्ज

केरा, स्याउ, सुन्तला, दही, भातको भाँडो, फलफुलको भाँडो, चिज र बिस्कट वा फलफुलको जुस हरेक दिन उपलब्ध हुनेछन् थप रोटी हरेक दिन उपलब्ध हुनेछ ।